

गण्डकी प्रदेशको उत्पादन सम्भावना, निकासी अभिवृद्धि र अन्तर प्रादेशिक व्यापार विस्तार एवं प्रवर्द्धन गर्न गण्डकी प्रदेशका माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसंगको बैठक एवं छलफल कार्यक्रम सम्पन्नः



गण्डकी प्रदेशका माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको कार्यक्षमा २०७५/०९/२९ गते गण्डकी प्रदेशमा उत्पादित वस्तु, सेवा र लगानीका अवसरहरूको पहिचान, आयात प्रतिस्थापन गर्न सक्ने सम्भावित वस्तुहरूको निकौल साथै प्रदेशमा उत्पादित वस्तु तथा सेवाले निर्यात प्रवर्द्धन तथा अन्तर प्रादेशिक व्यापार अभिवृद्धिमा खेल्नु पर्ने भूमिका सम्बन्धमा केन्द्रले चालु आ.व. २०७५/७६ मा नेपाल सरकारबाट स्वीकृत कार्यक्रम अनुसार सञ्चालन गर्न लागेको अध्ययन अनुसन्धान बारे विस्तृत रूपमा छलफल भयो । उक्त छलफल कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका नायव कार्यकारी निर्देशक श्री सुयश खनालले केन्द्रको मुख्य मुख्य कार्यहरूको बारेमा जानकारी दिनुका साथै केन्द्रको चालु आ.व. को स्वीकृत वार्षिक कार्यक्रममा उल्लेख भए अनुसार गण्डकी प्रदेशमा उत्पादन हुने वस्तु तथा सेवा एवं लगानीका अवसरहरूका सम्बन्धमा विस्तृत रूपमा अध्ययन गरी अध्ययन प्रतिवेदन मार्फत अन्तर प्रादेशिक व्यापार विस्तार, निर्यात प्रवर्द्धन एवं आयात प्रतिस्थापन गर्न सकिने वस्तुहरूको पहिचान गर्ने र पहिचान भएका वस्तु तथा सेवाहरूको अन्तरप्रादेशिक एवं

अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धनात्मक कार्यहरूको लागि दस्तावेज तयार हुने कुरा बताउनु भयो । साथै गण्डकी प्रदेशमा गर्न सकिने सम्भावित लगानीका अवसरहरू, व्यापार सम्बद्ध पूर्वाधारको विकास एवं नीतिगत व्यवस्थाका लागि उक्त प्रतिवेदन उपयोगी हुने कुरा माननीय मन्त्रीज्यू व्यक्त गर्नु भयो । त्यसैगरी केन्द्रका वरिष्ठ अधिकृत श्री नवराज मरहट्टाले अध्ययनको विषयवस्तुका बारेमा जानकारी गराउनु भएको थियो । सो प्रतिवेदनबाट गण्डकी प्रदेशमा उत्पादन हुने वस्तु तथा सेवाहरू एवं लगानीका बिबरणहरू समाविष्ट महत्वपूर्ण दस्तावेज प्रदेशले प्राप्त गर्ने, बैदेशिक तथा अन्तरप्रदेशिक व्यापार विस्तारमा सहजता हुने उत्पादन एवं व्यापारको क्षेत्रमा नीतिगत व्यवस्थामा सुधार गर्न सहयोग पुग्ने, निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा सहयोग पुग्ने । प्रदेशमा औद्योगिक विकासमा सहयोग पुग्ने कुराको माननीय मन्त्रीज्यूलाई जानकारी गराउनुका साथै अध्ययनमा प्रयोग हुने विधि र यसका चुनौति एवं प्रदेशले उपलब्ध गराउनु पर्ने सहयोग समेतको जानकारी गराउनु भएको थियो । उक्त अवसरमा माननीय मन्त्रीज्यूले उक्त अध्ययन प्रतिवेदन यर्थापरक रूपमा निकाल्ने कार्यमा आफ्नो सहयोग रहने तथा आवश्यकता अनुसार प्रतिक्रिया दिने कुरा बताउनु भयो । गण्डकी प्रदेश जलश्रोत, पर्यटन फलफूल तथा जडीवुटीको प्रचुर सम्भावना रहेकोले सोको प्रवर्द्धनका यो प्रतिवेदन मार्गनिर्देशक दस्तावेजको रूपमा आउनु पर्ने विचार व्यक्त गर्नु भयो । प्रदेश पहिले आफैमा आत्मनिर्भर हुन सकेको अवस्थामा स्वतः आयात प्रतिस्थापन हुन जाने कुरा बताउनु भयो । यस अध्ययनका लागि आवश्यक पर्ने सहयोग, सहजिकरण एवं समन्वय प्रदेश सरकारबाट उपलब्ध हुने विचार पनि व्यक्त गर्नुभयो ।